

अर्को विश्व  
सम्भव छ  
Another  
World is  
Possible

विश्व सामाजिक मञ्च २०२४, नेपाल  
World Social Forum 2024, Nepal  
WSF2024Nepal

# थ्रम अधिकार

## सम्बन्धि प्रश्न र कानुनी व्यवस्था

9

नेपालको संविधानले श्रमिक  
अधिकारको सम्बन्धमा के-  
कस्तो व्यवस्था गरेको छ ?

नेपालको संविधानको **धारा १७** ले स्वतन्त्रताको हक  
अन्तर्गत नेपालको कुनै पनि भागमा पेशा, रोजगार  
गर्ने हक सुनिश्चित गरेको छ। यसैगरी, **धारा १८** को  
उपधारा (४) मा समानताको हक अन्तर्गत समान कामका  
लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक  
सुरक्षामा कुनै भेदभाव गरिने छैन अन्ने व्यवस्था गरेको  
छ। **धारा ३८** ले महिलाको हक अन्तर्गत महिलालाई  
शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा  
सकारात्मक विभेदको आधारमा विशेष अवसर प्राप्त गर्ने  
हक सुनिश्चित गरेको छ। यसका अतिरिक्त नेपालको  
संविधानले श्रमिकको अधिकारको रूपमा शोषण विरुद्धको  
हक, श्रमको हक तथा सामाजिक सुरक्षाको हकजस्ता  
महत्वपूर्ण मौलिक हकहरूको व्यवस्था गरेको छ। यी  
अधिकारहरू निम्न बमोजिम छन्।

### संविधान व्यवस्थित श्रमिकको अधिकार



9 संविधानले राज्यका निर्देशक  
सिद्धान्त तथा नीतिहरू अन्तर्गत  
श्रमिकको विषयमा कुनै विशेष  
नीति अवलम्बन गरेको छ ?

थ्रम र रोजगार सम्बन्धी नीति ८ ले निम्न विषयलाई  
राज्यको नीतिको रूपमा उल्लेख गरेको छ:

- दक्ष र व्यावसायिक श्रमशक्ति र स्वदेशमा नै रोजगारी अभिवृद्धि
- सामाजिक सुरक्षा
- बालश्रम लगायत श्रम शोषणका सबै रूपको अन्त्य
- व्यवस्थापनमा श्रमिकको सहभागिता
- वैदेशिक रोजगारीको नियमन र व्यवस्थापन
- वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप,  
प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक  
क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने ।

# ३

## श्रमिकको अधिकारका निमित्त श्रम ऐन, २०७४ ले गरेका आधारभूत व्यवस्थाहरू के-के हुन् ?

### आधारभूत व्यवस्था



# ४

## श्रमिकको काम गर्ने समयावधिका बारेमा श्रम ऐन २०७४ ले कुनै व्यवस्था गरेको छ ?

श्रम ऐनले श्रमिकले काम गर्ने समय, विश्राम र बढी समय काममा लगाउँदा के गर्नु पर्दछ अन्ने विषयमा निम्न व्यवस्था गरेको छ :

- आठ घण्टा प्रति दिन
- लगातार पाँच घण्टा काम गरेपछि आधा घण्टा विश्राम
- लगातार चलाइरहनुपर्ने किसिमको काम भएमा श्रमिकको विश्रामको समय काम गर्ने समयमा गणना गर्नुपर्ने ।

# ५

## सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ बमोजिम महिला श्रमिकलाई कति दिनको प्रसूति विदा हुन्छ ?

सो ऐन बमोजिम महिला श्रमिकलाई ९८ (अन्धानब्बे) दिनको तलबी प्रसूति विदा हुन्छ, विदा आवश्यकता सुक्तक्रेत्री हुनुभन्दा अगाडी पछाडी पनि लिन सकिनेछ ।

# ६



## श्रम ऐन २०७४ बमोजिम श्रमिकको व्यवसायजन्य सुरक्षाका निमित्त रोजगारदाताको जिम्मेवारीहरू के-के हुन्छ ?

- व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सम्बन्धमा रोजगारदाताको श्रमिकप्रति देहाय बमोजिमको कर्तव्य रहन्छ :
- सुरक्षित कार्यस्थल वातावरण
  - रासायनिक, औतिक वा जैविक पदार्थ प्रयोग हुने कार्यस्थलमा सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने व्यवस्था
  - सुरक्षा र स्वास्थ्य सम्बन्धी सूचना, जानकारी र तालिमको व्यवस्था
  - आवश्यक तालिम र जानकारी उपयुक्त भाषामा दिनुपर्ने व्यवस्था
  - कार्यस्थलमा सुरक्षित प्रवेश र निस्कने समुचित व्यवस्था
  - आवश्यकता अनुसार व्यक्तिगत सुरक्षा साधन उपलब्ध गराउनुपर्ने व्यवस्था

उल्लेखित सुविधा वापत रोजगारदाताले श्रमिकबाट कुनै शुल्क वा दस्तुर लिन पाइदैन ।

१९


## श्रमिकको मासिक न्यूनतम ज्याला कति तोकिएको छ ?


श्रमिकलाई प्रचलित कानुन बमोजिम उल्लेखित ज्याला तोकिएको छ । श्रन ऐन २०७४ बमोजिम मन्त्रालयले प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्दछ ।

पेशा	मासिक न्यूनतम तलब (रु.) आ.व. २०८०/८१	मासिक माहिंगी भत्ता (रु.) आ.व. २०८०/८१	कूल मासिक तलब (रु.) आ.व. २०८०/८१
घरेलु श्रमिक	९०८२०/-	-	९०८२०/-
साधारण न्यूनतम ज्याला	९०८२०/-	६४८०/-	९७३००/-
चिया बगानमा काम गर्ने श्रमिक	८९३४/-	४९५९/-	९३८९३/-

२

## श्रमिकको अधिकार उल्लङ्घन भएमा श्रन ऐन २०७४ बमोजिम के कस्ता कानुनी उपचारहरूको व्यवस्था छ ?





## नेपालको श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले श्रमिक महिलाका लागि के कस्ता अधिकारहरू प्रत्याभूत गरेको छ ?

श्रम ऐन, २०७४ ले महिला श्रमिकका निमित्त उल्लेखित व्यवस्था गरेको छ :

**पारिश्रमिकमा भेदभाव नगरिने:** समान काम हो कि होइन अनेक छुट्याउन ऐनमा आधारहरू तोकिएको छ ।

### योगदानमा आधारित सामाजिक सुरक्षा

**सरल काममा लगाउने:** गर्भवती श्रमिक महिलालाई निजको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी काममा लगाउनु पर्ने ।

**यातायत सुविधा:** सूर्यास्त भएपछि वा सूर्योदय हुनुभन्दा अघि कार्य समय शुरू हुने वा समाप्त हुने गरी महिला श्रमिकलाई काममा लगाउनुपर्ने अवस्थामा रोजगारदाताले महिला श्रमिकहरूलाई यातायतको व्यवस्था गर्नु पर्ने ।

**भेदभाव नमानिने:** गर्भवती श्रमिक महिलालाई पारिश्रमिक र सुविधामा कटौती नगरी वा निजको शरीरिक अवस्था अनुसार सरल र उपयुक्त काम वा सेवामा लगाउने व्यवस्थालाई भेदभाव नमानिने ।

**घरेलु श्रमिक:** नेपाल सरकारले छुट्टै न्यूनतम पारिश्रमिक निर्धारण गर्न सक्ने ।

**घरेलु श्रमिक:** नेपाल सरकारले छुट्टै न्यूनतम पारिश्रमिक निर्धारण गर्न सक्ने ।

**शिशु स्याहार कक्ष:** ५० वा सो भन्दा बढी महिला श्रमिक भएको कार्यस्थलमा ३ वर्षभन्दा कम उमेर शिशुका हेरचाहको लागी रोजगारदाताले उपयुक्त वातावरण भएको शिशु स्याहार केन्द्रको व्यवस्था गर्नु पर्ने ।

**विश्रामको लागि थप समय दिनु पर्ने:** ३ बर्ष उमेर ननाघेको शिशु भएका महिला श्रमिकलाई स्तनपान तथा हेरचाहको लागी १/२ (आधा) घण्टा थप समय एकै पटक वा पटक पटक गरी दिनु पर्ने ।

ACTIONAID INTERNATIONAL NEPAL  
COUNTRY OFFICE

Apsara Marga, Lazimpat  
Ward No. 3, Kathmandu, Nepal

P.O. Box. 6257

Tel.: +977 (0) 1 400 2177

Email: mail.nepal@actionaid.org

Website: nepal.actionaid.org

